

जयपृथ्वी नगरपालिकाको आर्थिक वर्ष २०८२/२०८३ को सेवा र कार्यहरुको लागि स्थानीय
सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको

ऐन

विनियोजन ऐन, २०८२

जयपृथ्वी नगरपालिका, चैनपुर, बझाङ
सुदूरपश्चिम प्रदेश, नेपाल
२०८२

जयपृथ्वी नगरपालिकाको आर्थिक वर्ष २०८२/२०८३ को सेवा र कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

नगर कार्यपालिकामा पेश मिति: २०८२।०३।१०

नगर सभाबाट स्वीकृत मिति: २०८२।०३।२२

प्रस्तावना: जयपृथ्वी नगरपालिकाको आर्थिक वर्ष २०८२।०८३ को सेवा र कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम जयपृथ्वी नगरपालिकाको विनियोजन ऐन पेश गरेको छ ।

१. संक्षिप्तनाम र प्रारम्भ: (१) यस विधेयकको नाम “ जयपृथ्वी नगरपालिकाको विनियोजन ऐन, २०८२” रहेको छ ।

(२) यो विधेयक तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०८२।०८३ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार: (१) आर्थिक वर्ष २०८२/०८३ को निमित्त नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र बित्तीय व्यवस्था को रकम समेत गरी जम्मा रकम रु. ५७,१४,५४,१६९। (सन्ताउन्न करोड चौध लाख चौपन्न हजार एक सय उनान्साठी रुपैया मात्र) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन: (१) यस ऐनद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८२/०८३ को निमित्त जयपृथ्वी नगरपालिकाको नगर कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा नगर कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम रकमान्तर गर्न सक्नेछ । यसरी रकम रकमान्तर कुनै शीर्षकमा जम्मा विनियोजित रकमको २५ प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एकभन्दा बढी शीर्षकहरूमा रकम रकमान्तर गर्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च तर्फ विनियोजित रकम अन्य चालू खर्च शीर्षक तर्फ रकमान्तर गर्न र बित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र रकमान्तर गर्न सकिने

छैन । तर चालु खर्च तर्फ विनियोजित रकम पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकमान्तर गर्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम रकमान्तर गर्नु परेमा नगरसभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूचि-१
(दफा २ संग सम्बन्धित)
नेपालको संविधानको धारा २२९ (२) बमोजिम
सञ्चित कोषबाट विनियोजन हुने रकम

क्र.स	अनुदान संख्या	शीर्षकको नाम	चालु खर्च	पूँजिगत खर्च	वित्तीय व्यवस्था	जम्मा रु.
१	२	३	४	५	६	७
१		समानिकरण अनुदान		१३,४८,८०,०००		१३,४८,८०,०००
२		राजश्व बाँडफाँड	९,७५,९३,०००			९,७५,९३,०००
३		सशर्त अनुदान	२७,३१,९२,१६९	१,८९,००,०००		२९,२०,९२,१६९
४		समपुरक अनुदान		२,१०,००,०००		२,१०,००,०००
५		विशेष अनुदान		१,३९,००,०००		१,३९,००,०००
		आन्तरिक आम्दानी	१,१९,९०,०००			१,१९,९०,०००
कुल जम्मा			३८,२७,७५,१६९	१८,८५,८०,०००		५७,१४,५५,१६९